

ट्रान्सक्रिप्ट अर्डर गर्दा पालना गर्नुपर्ने निर्देशनहरू

तपाईं अदालतले नियुक्त गरेको विक्रेताबाट तल ट्रान्सक्रिप्ट अर्डर गर्न सक्नुहुन्छ । कृपया अर्डर गर्नका निम्ति सीधै उक्त विक्रेताको वेबसाइटमा जानुहोस् वा फोन/फ्याक्स वा पत्राचारमार्फत सम्पर्क गर्नुहोस्:

eScribers, LLC

टोल फ्री नम्बर – 800-257-0885

ठेगाना:

7227 North 16th Street, Suite 207

Phoenix, AZ 85020

इमेल ठेगाना

VTtranscripts@escribers.net

www.escribers.net/vtorder.php

ट्रान्सक्रिप्टका लागि अनुरोध पेस गर्न विक्रेताको वेबसाइटमा जानुहोस् र सम्बन्धित फारामहरू भर्नुहोस् । तपाईंले यो मुद्दामा संलग्न अन्य पक्षहरूलाई फारामको प्रतिलिपि पठाउनुपर्ने हुन्छ । तपाईंले आफ्नो रेकर्डका लागि अनुरोध फारामको प्रतिलिपि राख्न सक्नुहुन्छ ।

सर्वोच्च अदालतमा पुनरावेदन गर्नका निम्ति (यसमा धरौटीमा छुटनेसम्बन्धी सुनुवाइ पनि समावेश छ)

ट्रान्सक्रिप्ट राम्रोसँग अर्डर गर्न वा जम्मा गर्नुपर्ने उपयुक्त रकम भुक्तानी गर्न नसकेमा तपाईंले सर्वोच्च अदालतमा पेस गर्नुभएको पुनरावेदनलाई खारेज गर्न सकिनेछ ।

अदालती शुल्क नलाग्ने पुनरावेदकहरू (forma pauperis appellants) वा तल्लो अदालतको फैसलामाथि माथिल्लो अदालतमा पुनरावेदन दिने व्यक्तिहरू (cross-appellants) ले ट्रान्सक्रिप्टसम्बन्धी मापदण्ड छुट प्राप्त गर्न सक्छन् वा शुल्क तिर्नु पर्दैन । V.R.A.P. 10(b)(8) र (9) हेर्नुहोस् ।

ट्रान्सक्रिप्ट अर्डर गर्दा तपाईंले अनिवार्य रूपमा:

- पुनरावेदन अदालतले पुनरावलोकन गर्नका लागि आवश्यक पर्ने सबै ट्रान्सक्रिप्टहरू पुनरावेदनको सूचना दायर गरेको 14 दिनभित्र अर्डर गरिसक्नुपर्छ । V.R.A.P. 10(b)(1) ।
- सबै पक्षहरूलाई अर्डर गरिएको ट्रान्सक्रिप्टको प्रतिलिपि उपलब्ध गराउनुपर्छ । V.R.A.P. 10(b)(2) ।
- केही वा सबै प्रक्रियाहरूको भिडियो रेकर्ड गरिएको छ भने V.R.A.P. 10(c) को पालना गर्नुपर्छ ।

शुल्कसम्बन्धी जानकारी

प्राप्त गर्ने समय इलेक्ट्रोनिक ट्रान्सक्रिप्ट	इमेलमार्फत पठाइने PDF (एक पृष्ठको शुल्क)	इमेलमार्फत पठाइने PDF र प्रिन्ट गरिएको प्रतिलिपि (एक पृष्ठको शुल्क)
1 कार्य दिन*	\$6.50	\$7.25
3 कार्य दिन*	\$5.25	\$6.00
7 दिन	\$4.20	\$4.95
14 दिन	\$3.65	\$4.40
30 दिन	\$2.90	\$3.65
प्रतिलिपि (पछिको मितिमा)	\$.90	
प्रिन्ट गरिएको ट्रान्सक्रिप्ट थप्दा	एक पृष्ठको \$.75	
मिडिया फाइल मात्र कपी गर्ने (एउटा सुनुवाइको)	\$25.00	

डिपोजिट: तपाईंले अर्डर गर्दा पूरा भएको ट्रान्सक्रिप्टको अनुमानित कुल शुल्कको 75% सम्म डिपोजिट गर्नुपर्ने हुन्छ ।

*अदालतले विक्रेतालाई बिदा बाहेकको पाँच (5) दिनभित्र आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसैले शीघ्र गराउँदैमा यी अनुमानित समयमै सेवा दिन सम्भव नहुन सक्छ ।

